

भाग १

प्रदेश सरकार

कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय

नेपालको संविधान बमोजिम प्रदेश सभाले बनाएको देहाय बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

संवत् २०७८ सालको ऐन नं. ०२

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना: प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजस्व सङ्कलन र राजस्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले,

गण्डकी प्रदेश सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "आर्थिक ऐन, २०७८" रहेको छ ।
(२) यो ऐन सम्वत् २०७८ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ ।
२. **घरजग्गा रजिष्ट्रेशन शुल्क:** (१) प्रदेशभित्र घरजग्गा लगायतको रजिष्ट्रेशन गर्दा अनुसूची-१ बमोजिम घरजग्गा लगायतको रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का शुल्क लगाइने र असूल उपर गरिनेछ ।
(२) उपदफा (१) बमोजिम घर जग्गा लगायत रजिष्ट्रेशन शुल्क संकलन सम्बन्धित गाउँपालिका वा नगरपालिकाले गर्नेछ ।
तर, सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट घरजग्गा लगायतको रजिष्ट्रेशन शुल्क उठाउने कार्यको व्यवस्थापन नभएसम्मका लागि साविक बमोजिम नै मालपोत कार्यालयले उक्त शुल्कहरू संकलन गरी बाँडफाँट गर्नेछन् ।
३. **सवारी साधन कर:** (१) प्रदेशभित्र सवारी साधन कर, सवारी साधन दर्ता प्रमाण पत्र नवीकरण दस्तुर, सवारी जाँचपास प्रमाण पत्र दस्तुर, सवारी दर्ता र सरुवा दस्तुर, सवारीको अस्थायी दर्ता दस्तुर, विदेशमा दर्ता भएका सवारी चलाउने अनुमति पत्र दस्तुर, सवारीको नामसारी दस्तुर, सेवाको नाम पञ्जीकरण दस्तुर, प्रशिक्षण केन्द्र,

कारखाना तथा वर्कसप, शोरुम तथा रिक्न्डिसन हाउस संचालन अनुमति पत्र दस्तुर तथा नवीकरण, सवारी चालक आवेदन दस्तुर, सवारी चालक अनुमति पत्र दस्तुर, नवीकरण दस्तुर, यातायात सेवा संचालन गर्ने अनुमति पत्रको नवीकरण दस्तुर, बाटो इजाजत पत्र दस्तुर तथा आवेदन शुल्कलाई अनुसूची-२ बमोजिम लगाई असूल उपर गरिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सा (ई-रिक्सा) मा गाउँपालिका वा नगरपालिकाले सवारी साधन कर लगाई असूल उपर गर्नेछ।

(३) उपदफा (१) बमोजिमको कर, दस्तुर तथा शुल्कको प्रशासन प्रदेश सरकारबाट हुनेछ।

४. **मनोरञ्जन कर:** (१) प्रदेशभित्र सञ्चालित चलचित्र घर, व्यापारिक तथा व्यवसायिक प्रकृतिका मेला-महोत्सव र कन्सर्टमा अनुसूची-३ बमोजिम मनोरञ्जन कर लगाइने र असूल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको करको प्रशासन र बाँडफाँट गाउँपालिका वा नगरपालिकाले प्रदेश कानून बमोजिम गर्नेछ।

५. **विज्ञापन कर:** प्रदेशभित्र विज्ञापन सामाग्री राखे वापतको विज्ञापन कर सम्बन्धित गाउँपालिका वा नगरपालिकाले लगाउने, असूल उपर गर्ने र प्रदेश कानून बमोजिम बाँडफाँट गर्नेछ।

६. **कृषि आयमा कर:** (१) प्रदेशभित्र कृषि उपजको बिक्रीबाट प्राप्त हुने आयमा अनुसूची-४ बमोजिम कर लगाई असूल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको करको प्रशासन प्रदेश सरकारबाट हुनेछ।

(३) उपदफा (१) बमोजिमको शुल्क भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्रले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नेछन्।

७. **पर्यटन शुल्क:** (१) नेपाल सरकारबाट हस्तान्तरण भई आएका र प्रदेश सरकारले तोकेका प्रदेश अन्तर्गतका 'वनक्षेत्र' भित्र पर्ने पर्यटन स्थल, पर्यटकीय पदमार्ग, पर्यटकीय हवाई चार्टर्ड उडान, तालतलैया, गुफा, धार्मिक स्थल तथा प्रदेश भित्रका पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल, संग्रहालय, पार्क, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, रयाफिटिङ, क्यानोनिङ, जीप फ्लाएर, अल्ट्रालाइट, प्यारा

ग्लाइडिङ, केबुलकार, पिकनिक स्थल, भ्यू टावर, पर्यटकीय होटल तथा रेष्टुराँ, साउना तथा स्पा, मसाज सेण्टर, जिमखाना, डान्स बार, क्यासिनो, ट्रेकिङ तथा ट्राभल एजेन्सी, क्यूरियो तथा पर्यटकीय सामग्री बिक्री वितरण गर्ने व्यवसाय जस्ता पर्यटकीय स्थल, पर्यटन व्यवसाय र पर्यटकीय क्रियाकलापमा अनुसूची-५ बमोजिम पर्यटन शुल्क लगाई असूल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको पर्यटन शुल्कको प्रशासन प्रदेश सरकारबाट हुनेछ।

(३) उपदफा (१) बमोजिमको शुल्क पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय वा तोकिएका अन्य कार्यालय वा निकायले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नेछन्।

८. **प्राकृतिक स्रोत शुल्क:**(१) प्रदेश अन्तर्गतका 'वनक्षेत्र' तथा निजी जग्गामा रहेका रोडा, गेग्रान, स्लेट ढुङ्गा, चट्टान ढुङ्गा, गिटी ढुङ्गा, कटिङ्ग ढुङ्गा, चिप्स, इट्टा पार्ने माटो, अन्य साधारण माटो, बालुवा, चुनढुङ्गा, नदी तथा खोलाले बगाएर ल्याएको काठ, कुकाठ र दाउरा-जराजुरी जस्ता दहत्तर-बहत्तरका साथै खानीजन्य पदार्थको उत्खनन र संकलनमा अनुसूची-६ बमोजिम शुल्क लगाई असूल उपर गरिनेछ।

(२) उपदफा (१) बाहेकका प्रदेश अन्तर्गतका रोडा, गेग्रान, स्लेट ढुङ्गा, चट्टान ढुङ्गा, गिटी ढुङ्गा, कटिङ्ग ढुङ्गा, चिप्स, इट्टा पार्ने माटो, अन्य साधारण माटो, बालुवा, चुनढुङ्गा, नदी तथा खोलाले बगाएर ल्याएको काठ, कुकाठ र दाउरा-जराजुरी जस्ता दहत्तर-बहत्तरका साथै खानी तथा नदीजन्य पदार्थ उत्खनन र सङ्कलनमा अनुसूची-६ बमोजिम शुल्क लगाई असूल उपर गरिनेछ।

(३) उपदफा (१) बमोजिमको शुल्क वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालयले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिल गर्नुपर्नेछ।

(४) उपदफा (२) बमोजिमको शुल्क स्थानीय तहले आफ्नो क्षेत्रभित्र वातावरणीय मूल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परीक्षणबाट तोकिएको परिमाण बिक्रीबाट सङ्कलित कुल राजस्व रकमको ६० प्रतिशत स्थानीय सञ्चित कोषमा र ४० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्नेछ।

(५) उपदफा (४) बमोजिम संकलन तथा बाँडफाँटको प्रतिवेदन प्रत्येक बाँडफाँट पश्चात प्रदेश सरकार, अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ।

९. दर घटाउन, बढाउन वा छुट दिन सकिने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि प्रदेश सरकारले आवश्यकता अनुसार यो ऐन र अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क, महशुल र करको दर घटाउन, बढाउन वा त्यस्तो दस्तुर, शुल्क, महशुल र कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम दस्तुर, शुल्क, महशुल र करको दर बढाइएको, घटाइएको वा कुनै कर र शुल्क आंशिक वा पूर्ण रूपमा छुट दिइएको विवरण प्रत्येक वर्ष अर्थ मन्त्रालयले प्रदेश सभामा पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम दर बढाइएको, घटाइएको वा छुट दिइएको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।

(४) उपदफा (१) बमोजिम दिइएको छुट सुविधाको कसैले दुरूपयोग गरेमा वा कुनै खास प्रयोजनको लागि छुट सुविधामा प्राप्त गरेको मालवस्तु अन्य प्रयोजनमा प्रयोग गरेमा त्यसरी छुट दिइएको दस्तुर, शुल्क, महशुल र कर रकम असूल गरी सो रकम बराबर जरिवाना गरिनेछ।

१०. प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने: प्रचलित कर सम्बन्धी कानून तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र सुव्यवस्थामा गम्भीर खलल पुगेमा वा सार्वजनिक आवागमनमा अवरोध भएमा वा विपद्को कारणले उल्लिखित कानूनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लिखित कानून तथा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा अर्थ मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न सक्नेछ।

११. प्रचलित कानूनको व्यवस्था कायम रहने: (१) यस ऐनमा व्यवस्था भए बाहेकका विषयमा प्रचलित कानून बमोजिम विभिन्न निकायबाट सेवा प्रदान गर्दा उठाइएका दस्तुर, शुल्क, महशुल र कर अर्को कानूनी व्यवस्था नभएसम्म प्रचलित कानूनमा तोकिएको दरमा यथावत रूपमा असूल गरिनेछ।

(२) राजस्व दाखिल गर्ने सम्बन्धी अन्य व्यवस्था अर्थ मन्त्रालयबाट तोकिए बमोजिम हुनेछ।

१२. कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०७५ मा संशोधन: (१) दफा १३ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ-

कृषि आयमा कर कृषि उपजको बिक्री गरेको वखत लगाइनेछ।

(२) दफा १३ को उपदफा (२) को स्पष्टीकरण को सट्टा देहायको स्पष्टीकरण राखिएको छ।

यस दफाको प्रयोजनको लागि 'कृषि उपज' भन्नाले धान, गहुँ, कोदो, फापर, मकै, फलफूल, तरकारी, आलु, अण्डा, मासु, माछा, दूध, दलहन, तेलहन, मसला जस्ता खाद्य वस्तु र प्रारम्भिक प्रशोधन तथा प्याकेजिङ भएको खाद्यवस्तु समेतलाई सम्झनु पर्छ।

(३) दफा १४ उपदफा (१) को सट्टा देहायको उपदफा राखिएको छ:

प्रदेश सरकारले तोकेका पर्यटकीय स्थल, पर्यटन व्यवसाय र पर्यटकीय क्रियाकलापमा सेवाको लागत सञ्चालन, व्यवस्थापन र सम्भार खर्चलाई आधार मानी पर्यटन शुल्क लगाई उठाउन सक्नेछ।

(४) दफा १४ को उपदफा (२) र (३) खारेज गरिएको छ।

१३. कोभिड-१९ बाट प्रभावित कारोवारमा छुट सहूलियत सम्बन्धी विशेष व्यवस्था: (१)

निषेधाज्ञा अवधिभित्र दफा ३ को सवारी साधन कर अन्तर्गत उपदफा (१) बमोजिम लाग्ने वा तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाएका कारण जरिवाना लाग्ने भएमा निजी सवारीको हकमा निषेधाज्ञा हटेको र सार्वजनिक सवारीको हकमा सार्वजनिक यातायात सेवा सुचारु भएको साठी दिनभित्र तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।

(२) उपदफा (१) मा उल्लिखित छुट सहूलियत वाहेक निषेधाज्ञा अवधिभित्र यस ऐन बमोजिम लाग्ने अन्य कुनै कर, दस्तुर र शुल्क तिर्न नपाएका कारण जरिवाना लाग्ने भएमा निषेधाज्ञा हटेको साठी दिनभित्र तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

घर जग्गा लगायतको रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र घरजग्गा रोक्का शुल्क

क. घर जग्गा लगायतका रजिष्ट्रेशन शुल्क र घरजग्गा रोक्का शुल्क

क्र.स	लिखतको प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगरपालिका	गाउँपालिका
१	<u>राजीनामा, सट्टापट्टा, सगोलनामा र छोडपत्रको लिखत:-</u>			
	(क) राजीनामा, सट्टापट्टा, सगोलनामा र छोडपत्र (हस्तान्तरण गरिने जग्गाको थैली अंकमा मात्र)	५%	४%	२%
	(ख) सामुहिक आवास योजना अन्तर्गत निर्मित भवन आवास इकाईको मूल्यलाई न्यूनतम थैली अंकमा (प्रत्येक आर्थिक वर्ष स्थानीय तहले किटानी गर्ने प्रति वर्ग फिटको न्यूनतम मूल्यलाई न्यूनतम थैली अंक कायम गर्ने)।	४%	२%	१%
	(ग) सामुहिक आवास योजना अन्तर्गत निर्मित भवन सहितको घर जग्गाको लिखतको थैली अङ्कमा	५%	४%	२%
२.	<u>दर्ताफारी:</u> दुई वा दुई जना भन्दा बढी संयुक्त दर्तावालाहरूका नाममा संयुक्त दर्ता कायम भएको जग्गा दर्ताफारी गर्दा हक हस्तान्तरण हुने भाग हिस्साको मात्र राजस्व लाग्नेछ	३%	२%	१.५%

क्र.स	लिखतको प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगरपालिका	गाउँपालिका
	तर अन्तिम पटक दर्ताफारी गर्दा बाँकी रहेको पुरै जग्गाको राजस्व लाग्नेछ ।			
३.	हालै देखिको बकसपत्रको लिखतको थैली अंकमा- आमा, बाबु, आमा र बाबु दुवैपट्टिका हजुरबुवा, हजुरआमा, पति, पत्नी, दाजु, भाउजू, भाइ, भाइबुहारी, दिदी, बहिनी, छोरा, छोराबुहारी, छोरी, जेठाजु, जेठानी, देवर, देउरानी, भतिजा, भतिजी, दुवैपट्टिका नाती र नातिनी, नातिनीबुहारी, काका, काकी, बाबु तर्फका ठूलोबुवा र ठूलीआमा, आमाजु, नन्द, सौता-सौता र एकै दाजु भाईको छोरा, छोरी बीच ।			
	(अ) रु.१ लाखसम्मको थैली अङ्कमा	१.५%	१%	०.५%
	(आ) रु.१ लाखभन्दा माथि जतिसुकै थैली अङ्कमा	२.५%	२%	१%

क्र.स	लिखतको प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगरपालिका	गाउँपालिका
	(ख) अन्य वकसपत्र र दानपत्रको थैली अङ्कमा स्पष्टीकरण: सरकारी विश्वविद्यालय, सरकारी क्याम्पस/कलेज, सामुदायिक विद्यालय, सामुदायिक अस्पताल, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालय, तीन तहकै सरकारको नाममा प्राप्त हुने जुनसुकै प्रकारको लिखतमा कुनै शुल्क लाग्ने छैन।	१५%	१५%	१०%
४.	अंशवण्डा तथा अंश भर्पाईको लिखत अंशवण्डा तथा अंश भर्पाईको लिखतमा			
	(क) रू.३० लाखसम्मको थैली अङ्कमा	०.२%	०.२%	०.२%
	(ख) रू.३० लाख भन्दा बढी रू.२ करोड सम्मको थैली अङ्कमा	०.५%	०.५%	०.५%
	(ग) रू.२ करोड भन्दा माथिको थैली अङ्कमा	१%	१%	१%
५.	मानो छुट्टिएको र मानो जोडिएको लिखत			
	(क) मानो छुट्टिएको प्रति लिखत	रू.१५,०००/-	रू.१०,०००/-	रू.५,०००/-
	(ख) मानो जोडिएको प्रति लिखत	रू.३०,०००/-	रू.२०,०००/-	रू.१०,०००/-

क्र.स	लिखतको प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगरपालिका	गाउँपालिका
६.	शेषपछिको वकसपत्रको लिखत शेषपछिको वकसपत्र/ अष्टलोहको प्रति लिखत			
	(क) तीन पुस्ताभित्रको	रु.७,०००/-	रु.५,०००/-	रु.२,०००/-
	(ख) तीन पुस्ताबाहिरको	रु.१२,०००/-	रु.७,०००/-	रु.४,०००/-
७.	बन्धकीको लिखत दृष्टिबन्धकी, भोगबन्धकी र लखबन्धकीको लिखतको थैली अंकमा	१%	१%	१%
८.	अधिकारनामा, मञ्जुरीनामा, अख्तियारनामा र इच्छापत्रको लिखत अधिकारनामा, मञ्जुरीनामा, अख्तियारनामा र इच्छापत्रको लिखत	रु.२,०००/-	रु.२,०००/-	रु.२,०००/-
९.	कपाली तमसुक र करारनामाको लिखत दाखिल खारेज नहुने कपाली तमसुक र करारनामाको प्रति लिखत	१%	१%	१%
१०.	गुठी स्थापना (गुठी दर्ता) लिखत गुठी स्थापना (गुठी दर्ता) लिखत	रु.१,५००/-	रु.१,०००/-	रु.५००/-
११.	घरबहाल लिखत घरबहाल लिखत बापत पहिलो महिनाको बहाल रकमको	५%	४%	२%

क्र.स	लिखतको प्रकार	रजिष्ट्रेशन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगरपालिका	गाउँपालिका
१२.	फलोपभोग लिखत फलोपभोग (युजफ्रुक्टी)	रु.१,०००/-	रु.७००/-	रु.५००/-
१३.	शेषपछिको बकसपत्र लिखत			
	(क) शेषपछिको बकसपत्र शर्त संशोधन गर्दा	रु.२,०००/-	रु.१,०००/-	रु.५००/-
	(ख) शेषपछिको बकसपत्र लिखत वदर वा रद्द गर्दा	रु.५,०००/-	रु.३,०००/-	रु.२,०००/-
१४.	अन्य लिखत			
	(क) रकम खुलेकोमा	३ %	२ %	१ %
	(ख) रकम नखुलेकोमा	रु.७,०००/-	रु.५,०००/-	रु.३,०००/-
१६.	बेजिल्ला/बेइलाका लिखत पारित: राजीनामा, शेषपछिको बकसपत्र, छोडपत्र, हालैको बकसपत्र सम्बन्धित मालपोत कार्यालयबाट मोठ, रोक्का, भिडेको लिखित जानकारी आएपछि लागने दस्तुरमा थप दस्तुर लिई बेजिल्ला/बेइलाका पारित गर्ने।	२० %	२० %	२० %
१७.	क्रम संख्या ४ को अंशवण्डा तथा अंश भर्पाईको लिखत घर जग्गा भएको जिल्ला/इलाकाको कुनै मालपोत कार्यालयबाट पारित गर्न सकिनेछ।			

ख. सेवा शुल्क:

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
१.	लिखत रजिष्ट्रेशनको लागि डोर माग गर्ने निवेदनमा डोर शुल्क लिखत रजिष्ट्रेशनको लागि डोर माग गर्ने (कारागारमा रहेका कैदीवन्दीको समेत) निवेदनमा डोर शुल्क:			
	(क) तराई क्षेत्रमा	रु.२०,०००/-	रु.१०,०००/-	रु.५,०००/-
	(ख) अन्य क्षेत्रमा	रु.२०,०००/-	रु.१०,०००/-	रु.५,०००/-
२.	वित्तीय धितो: नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त बैंक, वित्तीय तथा सहकारी संस्थाबाट दिने कर्जाको धितोबन्धक वा दृष्टिबन्धक शुल्कको रसिद बैंकको सेवा लिने सेवान्नाहीको नाममा हुनुपर्ने र लिखतमा देहाय बमोजिम शुल्क लाग्ने र थप रोक्काको हकमा लाग्ने शुल्कको थप २५ प्रतिशत बढी शुल्क लाग्ने -			
	(क) रु.१ लाखसम्मको लिखतको थैली अङ्कमा	रु. १,०००/-	रु. १,०००/-	रु.१,०००/-

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
	(ख) रु.१ लाखभन्दा बढी रु.५ लाखसम्मको थैली अङ्कमा	रु. १,५००/-	रु. १,५००/-	रु. १,५००/-
	(ग) रु.५ लाखभन्दा बढी रु.१० लाखसम्मको थैली अङ्कमा	रु. २,५००/-	रु. २,५००/-	रु. २,५००/-
	(घ) रु.१० लाखभन्दा बढी रु.२० लाखसम्मको थैली अङ्कमा	रु. ३,०००/-	रु. ३,०००/-	रु. ३,०००/-
	(ङ) रु.२० लाखभन्दा बढी रु.५० लाखसम्मको थैली अङ्कमा	रु. १०,०००/-	रु. १०,०००/-	रु. १०,०००/-
	(च) रु. ५० लाखभन्दा बढी रु.१ करोडसम्मको थैली अङ्कमा	रु. ३०,०००/-	रु. ३०,०००/-	रु. ३०,०००/-
	(छ) रु. १ करोडभन्दा बढी रु.२ करोडसम्मको थैली अङ्कमा	रु. ४०,०००/-	रु. ४०,०००/-	रु. ४०,०००/-
	(ज) रु. २ करोडभन्दा बढी रु.५ करोडसम्मको थैली अङ्कमा	रु. ८०,०००/-	रु. ८०,०००/-	रु. ८०,०००/-
	(झ) रु. ५ करोडभन्दा बढी रु. १५ करोडसम्मको थैली अङ्कमा	रु. १,५०,०००/-	रु. १,५०,०००/-	रु. १,५०,०००/-

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
	(ज) रू. १५ करोडभन्दा बढी रू. ३० करोडसम्मको थैली अङ्कमा	रू. १,७५,०००/-	रू. १,७५,०००/-	रू. १,७५,०००/-
	(ट) रू. ३० करोडभन्दा बढी रू. ५० करोडसम्मको थैली अङ्कमा	रू. २,००,०००/-	रू. २,००,०००/-	रू. २,००,०००/-
	(ठ) रू. ५० करोडभन्दा बढी जतिसुकै थैली अङ्कमा	रू. २,२५,०००/-	रू. २,२५,०००/-	रू. २,२५,०००/-
३.	<u>लिज</u> सरकारी जग्गा लिजमा उपलब्ध गराउने	सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ को अनुसूची-१ अनुसारको शुल्क लाग्नेछ।		
४.	<u>जग्गा धनी दर्ता श्रेस्ताको प्रतिलिपिको लागि जग्गाधनी (टिकट बाहेक) प्रति पुर्जा</u>			
	(क) तराई क्षेत्र	रू.१,०००/-	रू. ५००/-	रू. २००/-
	(ख) अन्य क्षेत्र	रू.१,०००/-	रू. ३००/-	रू. १००/-
<u>नोट:</u> जुनसुकै प्रयोजनको लागि प्रतिलिपि लिँदा समेत लागू हुनेछ				

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
५.	दाखिल खारेज शुल्क (क) करार अनुसार लिखत पारित गर्न ठहर्‍याएको फैसला वा मिलापत्र अनुसारको दाखिल खारेज गर्दा	५%	४%	२%
	(ख) अंश र अपुतालीको फैसला, मिलापत्र तथा अन्य फैसला र मिलापत्र बमोजिम दाखिल खारेज गर्दा लाग्ने शुल्क	३%	२%	१%
	(ग) बैंक वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार गरी बैंक तथा वित्तीय संस्थाको पत्रानुसार व्यक्तिको नाममा दाखिला खारेज गर्दाको थैली अङ्कमा	५%	४%	२%

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
	(घ) बैंक वित्तीय संघ वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार नगरी ऋणीकै नामबाट बैंक वित्तीय संघ वा सहकारी संस्थाले आफ्नो नाममा दाखिल खारेज गर्दा प्रति मिसिल	रु. ७,०००/-	रु. ५,०००/-	रु. २,०००/-
	(ङ) बैंक, वित्तीय संस्था वा सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो लिलाममा बैंक वा संस्था आफैले सकार गरेपछि सम्बन्धित ऋणीलाई नै फिर्ता गर्दा पारित गर्ने लिखतको थैली अङ्कमा	२.५%	२%	१%

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
	(१) भूमिसुधार/मालपोत कार्यालयबाट जग्गा बाँडफाँट भई दाखिल खारेज हुन आउँदा प्रति मिसिल	रु. ५००/-	रु. ३००/-	रु. २००/-
	(२) अदालत वा न्यायिक निकायको फैसला बमोजिम लिलाम बढाबढ गरी दाखिल खारेज गर्दा प्रति मिसिल	रु.५,०००/-	रु. १,०००/-	रु. ५००/-
	(च) शेषपछिको बकसपत्रको दाखिल खारेज			
	(अ) तीनपुस्ता भित्रको भए	सबै क्षेत्रका लागि अंशबण्डा सरह		
	(आ) तीनपुस्ता बाहिरको भए	सबै क्षेत्रका लागि राजीनामा सरह		
६.	नामसारी			
	(क) तीनपुस्ता भित्रको नामसारी	रु.१,५००/-	रु. १,०००/-	रु. ५००/-
	(ख) तीनपुस्ता भन्दा बाहिरको नामसारी	रु.३,५००/-	रु. ३,०००/-	रु. १,५००/-

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
७.	हाल साविक: पुनः नापजाँच पछिको श्रेस्ता हाल साविक तथा अध्यावधिक गर्दा तथा अदालत, मालपोत कार्यालय वा कुनै आयोग समेतको फैसला वा निर्णय भई कायम हुन आउने प्रति जग्गा धनी श्रेस्ताको प्रति मिसिल	रु. ४००/-	रु. २००/-	रु. १००/-
८.	घर कायम: श्रेस्ता पूर्जामा घर जनाउने प्रति निवेदनमा	रु. २,५००/-	रु. २,०००/-	रु. ५००/-
९.	संशोधन शुल्क: मालपोत ऐन, २०३४ को दफा ७(३) अनुसारको विवरणमा संशोधन गर्नु पर्दा प्रति मिसिल	रु. ३००/-	रु. १००/-	रु. ५०/-
१०.	रोक्का शुल्क			
	(क) लिखत रजिष्ट्रेशन भएकोमा (थैली अङ्क जतिसुकै भएपनि)	नलाग्ने	नलाग्ने	नलाग्ने
	(ख) लिखत रजिष्ट्रेशन नहुनेमा			
	अ) रु. ५ लाखसम्मको ऋण अङ्कमा-	रु. ५००/-	रु. ३००/-	रु. २००/-

क्र. स	विवरण	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		महानगर/ उपमहानगर पालिका	नगर पालिका	गाउँ पालिका
	आ) रु. ५ लाखभन्दा बढी रु १५ लाखसम्मको ऋण अङ्कमा-	रु. १०००/-	रु. ७००/-	रु. ५००/-
	इ) रु. १५ लाखभन्दा बढी रु ५० लाखसम्मको ऋण अङ्कमा-	रु. २०००/-	रु. १५००/-	रु. १२००/-
	ई) रु. ५० लाखभन्दा बढी जतिसुकै ऋण अङ्कमा-	रु. ३०००/-	रु. २५००/-	रु. १५००/-
	उ) ऋण अङ्क नखुलेकोमा-	रु. १००००/-	रु. ७०००/-	रु. ५०००/-

ग. विविध:

- अधिकारनामा र शेषपछिको बकसपत्र लिखत बाहेक अन्य सबै प्रकारको लिखतमा थैली अङ्क अनिवार्य खुलाउनु पर्नेछ।
- जलविद्युत उद्योग, चिया खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपंक्षी पालन, अलैंची खेती, अदुवा खेती, जडिबुटी खेती एवं फलफूल खेती उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा ७५ प्रतिशत छुट हुनेछ। सम्बन्धित कार्य गर्ने उद्योग हो भनी सम्बन्धित स्थानीय तहको कार्यपालिकाको बैठक/ राजस्व परामर्श समितिको निर्णयको प्रतिलिपी पेश गर्नुपर्ने छ तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असूल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ।
- सामुहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले व्यक्तिहरू मिली जग्गाको चक्ला मिलाई खेती गर्ने उद्योग खोली त्यस्तो उद्योगको नाममा लिखत पारित भएमा सो मा लाग्ने रजिष्ट्रेशन दस्तुरमा ७५ प्रतिशत छुट हुनेछ। तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असूल गरी सोही रकम बराबर जरिवाना गर्नुपर्नेछ।

४. प्रदेशभित्र सूती, चुरोट, खैनी, गुट्टखा, पानपराग, प्लाष्टिक र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगले उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरीद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट हुनेछ। तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा सम्बन्धित गाउँपालिका वा नगरपालिका वा महानगरपालिकाले छुट भएको रजिष्ट्रेशन शुल्क असूल गरी सोही रकम बराबर जरिवाना गर्नेछ।
५. प्रदेशभित्र कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषले नियमित बचत जम्मा गर्ने आफ्ना सञ्चयकर्ताहरूलाई ऋण सुविधा उपलब्ध गराउँदा लिने धितोको धितो बन्धक लिखत पारित गर्दा सेवा शुल्क रु .१०००/- मात्र लाग्नेछ।
६. सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरूले आफ्ना शेयर सदस्यहरूबीच ऋण लगानी प्रवाह गर्दा एक आर्थिक वर्षमा एकपटक एका परिवारभित्रका कुनै एक शेयर सदस्यलाई मात्र रु. ३० लाख रुपैयाँसम्मको थैली अङ्कमा रोक्का शुल्क वाहेक सेवा शुल्क छुट हुनेछ। सो भन्दा माथिको थैली अङ्कमा खण्ड (ख) सेवा शुल्क महलको क्रम संख्या २ बमोजिमको सेवा शुल्क लाग्नेछ। तर बचत तथा ऋण सहकारी संस्थाहरूले भने यो छुट पाउने छैनन्। सहकारी संस्थाले सदस्यलाई ऋण लगानी गर्दा कार्यक्षेत्रभन्दा बाहिरको घरजग्गा पनि धितोको रूपमा राख्न सक्नेछ।
७. जनआन्दोलन पहिलो र दोश्रो, जनयुद्ध र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता-पिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लाग्ने सबै प्रकारको शुल्क पूर्ण रूपमा छुट हुनेछ।
८. अपाङ्गता भएका व्यक्ति, दलित एवम् पिछडिएका जाति भनी स्थानीय तहबाट प्रमाणित भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनीहरूको नाममा स्वामित्व प्राप्त हुँदा रु. ३० लाखसम्मको थैली अङ्कमा यस ऐन बमोजिम असुल गरिने घर जग्गा रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट हुनेछ।
९. (क) महिला, सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लगाइएको रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट हुनेछ। तर एकल महिलाको हकमा भने ३५ प्रतिशत छुट हुनेछ। देहायमा उल्लिखित हिमाली क्षेत्रका जिल्लाका सदरमुकाम बाहेकका गाउँपालिकाको हकमा ५०% छुट हुनेछ।
(अ) मनाङ र मुस्ताङ जिल्लाका सदरमुकाम रहेका गाउँपालिका बाहेक
(आ) गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका

- (ख) हाल पति वा पत्नीको नाममा कायम रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी पति-पत्नी दुवैको संयुक्त स्वामित्वको रूपमा लिखत गर्न चाहेमा सो सगोलनामाको लिखतमा रू.१००/- मात्र रजिष्ट्रेशन शुल्क लाग्नेछ।
- (ग) ३०० जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरीद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा ५०% छुट दिइनेछ। तर त्यस्तो जग्गाको प्रयोग उद्देश्य विपरित भएको पाइएमा मालपोत कार्यालयले छुट भएको रजिष्ट्रेशन शुल्क असुल गरी सोही रकम बराबर जरिवाना गर्नु पर्नेछ। यस सुविधा प्राप्त गर्नको लागि नेपाल सरकार, उद्योग विभागको सिफारिस र उद्योगको स्कीम अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
१०. भूमिहीन, मुक्त कर्मैया र मुक्त हलिया परिवारले सहूलियत पूर्ण ऋण र अनुदान प्राप्त गरी खरीद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क, सेवा शुल्क र रोक्का शुल्क पूर्ण रूपमा छुट हुनेछ।
११. बैंक, वित्तीय एवं सहकारी संघ वा संस्था र अदालतबाट भई आएको मिलापत्र अनुसार दाखिल खारेज गर्नुपर्दा सेवा शुल्क असुल गर्ने प्रयोजनको लागि मालपोत कार्यालयले रजिष्ट्रेशन प्रयोजनको लागि तोकेको न्यूनतम मूल्य र मिलापत्र वा बैंक, वित्तीय एवं सहकारी संघ संस्थाको पत्रमा उल्लेख भएको मूल्य मध्ये जुन बढी हुन्छ सोहीलाई कायम गर्नु पर्नेछ।
१२. प्रदेशभित्र यो ऐन लागू हुँदाका वखत प्रदेश वा स्थानीय तहबाट घोषणा भएका वा यस पछि घोषणा हुने नगरपालिकाको हकमा त्यस्ता नगरपालिकाको नाम र क्षेत्र निर्धारण गरी प्रदेश सरकार वा स्थानीय तहले राजपत्रमा सूचना प्रकाशित गरेको मितिदेखि यस अनुसूची बमोजिमको घर जग्गा रजिष्ट्रेशन शुल्क र सेवा शुल्क लाग्नेछ।
१३. सहकारी ऐन, २०७४ अन्तर्गत दर्ता भएका सहकारी संस्थाहरूलाई संस्थाको प्रयोजनको लागि मात्र पहाडी क्षेत्रमा २ रोपनी, तराई र भित्री मधेशमा ३ कठ्ठासम्म जग्गा र भवन खरीद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क प्रदेश अन्तर्गतका सहकारी रजिष्ट्रारको कार्यालय वा दर्ता गर्ने निकायको सिफारिसमा लाग्ने रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट हुनेछ। त्यस्ता सहकारी संस्थाले रजिष्ट्रेशन शुल्क छुट सुविधामा खरीद गरेको जग्गा तथा भवन संस्था गाभिएको वा विघटन भएको अवस्थामा बाहेक बिक्री गरेमा पहिले छुट दिएको रजिष्ट्रेशन शुल्क असूल

उपर गरिनेछ। तर बचत तथा ऋण सहकारी संस्थाहरूले भने यो छुट पाउने छैनन्।

१४. विविधको क्रम संख्या ७, ८, ९ र १० बमोजिम छुट दिँदा एकै व्यक्तिलाई एकभन्दा बढी आधारमा छुट पाउने भएमा सबैभन्दा बढी छुट हुने कुनै एकमात्र आधारमा छुट दिइने छ।
१५. एउटै कारोवारबाट १० लाख रूपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरीद बिक्री गर्दा क्रेताले बैंकबाट भुक्तानीको लागि योग्य (गुड फर पेमेन्ट) भनि छाप लागेको चेकको फोटोकपी पेश गरेपछि वा बिक्रेताका नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेश गरेपछि मात्र मालपोत कार्यालयले लिखत पारित गर्नु पर्नेछ।
१६. पति पत्नीको संयुक्त नाममा पारित हुने लिखतमा महिला सरह रजिष्ट्रेशन शुल्क छुट दिइनेछ।
१७. अंशबण्डा पश्चात तीनपुस्ताभित्र छोरा-छोरी र दुबैपट्टिका नाती-नातिनीहरूमा संयुक्त अपुताली नामसारी भएको जग्गा दर्ताफारी गर्दा अनुसूची १ कबमोजिम (२) शुल्क लाग्ने छ।
१८. नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह अन्तर्गत कुनै एक निकायको नाममा रहेको जग्गा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा सो अन्तर्गतको अन्य निकायको नाममा रजिष्ट्रेशन वा दाखिल खारेज गर्नुपर्दा रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क लाग्ने छैन।
१९. कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा नेपाल सरकार वा प्रदेश वा स्थानीय सरकारको कुनै निकायलाई निःशुल्क रूपमा प्राप्त भएमा वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार वा सरकारको कुनै पनि निकायले खरीद गरी लिएमा सोमा रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क लाग्ने छैन।
२०. मालपोत कार्यालयले संकलन गरेको घरजग्गा रजिष्ट्रेशनबाट संकलन गरेको राजस्व मध्ये ६० प्रतिशत सम्बन्धित स्थानीय तहको संचित कोषमा र ४० प्रतिशत प्रदेश संचित कोषमा दाखिला गर्नुपर्नेछ र पूँजीगत लाभ कर बाहेक अन्य शीर्षकबाट संकलन भएको पुरै रकम प्रदेश संचित कोषमा दाखिला गर्नुपर्नेछ।
२१. विविध खण्ड (ग) क्रम संख्या २, ३, ४ बमोजिमका लिखत पारित गर्दा राजस्व छुट लिने प्रयोजनका लागि उद्योग/व्यवसाय/आयोजना दर्ताको प्रमाण पत्रका साथै कृषि र पशुपालन उद्योग/व्यवसाय/आयोजनाको हकमा सम्बन्धित स्थानीय तहको सिफारिश र अन्य उद्योग/व्यवसाय/आयोजनाको हकमा सेवा संचालन गर्ने सम्बन्धित प्रदेश मन्त्रालयको सहमति पेश गर्नुपर्नेछ। क्रम संख्या ९ (ग)

- अन्तर्गतको लिखत पारित गर्दा उद्योग/व्यवसाय/आयोजना दर्ताको प्रमाण पत्र, सम्बन्धित स्थानीय तहको सिफारिश र कार्ययोजनाका आधारमा छुट दिइनेछ।
२२. मालपोत कार्यालयबाट अनुसूची १) ग (को २, ३, ४ अनुसार छुट दिइएको विवरण महिना समाप्त भएको पन्ध्र दिनभित्र अनिवार्य रूपमा प्रदेश अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ।

अनुसूची - २

(दफा ३ सँग सम्बन्धित)

सवारी साधन कर, सवारी चालक अनुमतिपत्र, बाटो इजाजत पत्र दस्तुर तथा आवेदन दस्तुर

क. सवारी साधन कर

१. निजी सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-

सवारीको किसिम	
(क) कार, जीप, भ्यान, माइक्रो बस	वार्षिक कर दर (रु.)
(अ) १००० सी.सी. सम्म	२०,०००/-
(आ) १००१ देखि १५०० सी.सी. सम्म	२२,०००/-
(इ) १५०१ सी.सी. देखि २००० सी.सी. सम्म	२५,०००/-
(ई) २००१ सी.सी. देखि २५०० सी.सी. सम्म	३४,०००/-
(उ) २५०१ सी.सी. देखि २९०० सी.सी. सम्म	४०,०००/-
(ऊ) २९०१ सी.सी. देखि माथि सबै	५६,०००/-
(ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीटिपर	
(अ) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण	४०,०००/-
(आ) मिनीटिपर	३०,०००/-
(ग) श्री हीलर, टेम्पो, ट्रयाक्टर र पावर टिलर	
(अ) श्री हीलर र टेम्पो	५,२००/-
(आ) ट्रयाक्टर	

कृषि प्रयोजनमा	४,०००/-
गैर कृषि प्रयोजनमा	१५,०००/-
(ई) पावर टिलर	३,२००/-
(घ) मिनिट्रक/मिनिबस	२३,०००/-
(ङ) ट्रक र बस	३३,५००/-
(च) मोटर साइकल तथा स्कुटर	
(अ) १२५ सी.सी. सम्मको	२,६००/-
(आ) १२६ देखि २५० सी.सी. सम्म	४,५००/-
(इ) २५१ देखि ४०० सी.सी. सम्म	९,५००/-
(ई) ४०१ सी.सी. र सो देखि माथि	२०,०००/-

२. भाडामा दर्ता भएका सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछः-

सवारीको किसिम	वार्षिक कर दर (रु)
(क) कार, जिप, भ्यान, माइक्रो बस	
(अ) १३०० सी.सी.सम्म	८,५००/-
(आ) १३०१ सी.सी. देखि २००० सी.सी. सम्म	१०,०००/-
(इ) २००१ सी.सी. देखि २९०० सी.सी. सम्म	१२,०००/-
(ई) २९०१ सी.सी. देखि ४००० सी.सी. सम्म	१४,०००/-
(उ) ४००१ सी.सी. देखि माथि सबै	१६,०००/-
(ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी उपकरण	२०,०००/-
(ग) श्री हीलर र टेम्पो	४,२००/-
(घ) ट्रयाक्टर	
कृषि प्रयोजनमा	२,६००/-
गैर कृषि प्रयोजनमा	१०,०००/-

(ड) पावर टिलर	२,१००/-
(च) मिनीट्रक, मिनीबस	१२,६००/-
(छ) मिनी ट्रिपर	१५,०००/-
(ज) ट्रक, बस	
(अ) ट्रक	१७,०००/-
(आ) बस	१६,०००/-
(झ) तेल ट्यांकर, ग्याँस बुलेट	१३,०००/-
३. सवारी साधन दर्ता सरुवा सहमतिका लागि लाग्ने दस्तुर	
(क) दुइ पाइग्रे सवारी साधन	५००/-
(ख) साना सवारी साधन (कार, जीप, भ्यान)	१०००/-
(ख) ठूला सवारी साधन (बस ट्रक र अन्य)	२०००/-

३. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नाममा दर्ता भएका सवारी साधनहरूलाई भाडामा दर्ता भएका सवारी साधनमा लाग्ने सरह कर लाग्नेछ।
४. बिद्युतीय माध्यमद्वारा सञ्चालित सवारी साधनमा सवारी साधन कर लाग्ने छैन। पेट्रोलियम पदार्थ बाहेक अन्य इन्धनद्वारा सञ्चालन हुने सवारी साधनमा माथि दफा १ र २ बमोजिम लाग्ने सवारी साधन करमा २० प्रतिशत छुट हुनेछ।
५. सुरु पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर कट्टा गरिनेछ। तर व्यापार मौज्जातमा रहेका सवारी साधनमा यस्तो कर लाग्ने छैन।
६. सवारी साधन विग्रेको वा अन्य कुनै कारणबाट सो सवारी साधन चलाउन नपाएको भनी संघ, प्रदेश र स्थानीय सरकारले ठहर्याई सिफारिश भई आएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको सवारी साधनलाई सवारी साधन कर लाग्ने छैन।

७. भाडाका बस, मिनीबस तथा माइक्रोबसका सवारी साधनले विद्यार्थीलाई सहूलियतको रूपमा भाडामा छुट दिए बापत त्यस्ता सवारी साधनका धनीले तिर्नु पर्ने सवारी साधन करमा ६० प्रतिशत छुट पाउनेछन्।
८. जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रूपमा ३ वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछन्। यसरी अग्रिम रूपमा ३ वर्षको सवारी साधन कर एकमुष्ट बुझाई नवीकरण गराएमा लाग्ने सवारी साधन करमा १० प्रतिशत छुट हुनेछ।
९. सार्वजनिक संग्रहालयमा प्रदर्शनीका लागि राखिएका २० वर्षभन्दा पुराना सवारी साधनलाई वार्षिक तिर्नुपर्ने सवारी साधन कर लाग्ने छैन।
१०. दफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स तथा शव वाहनलाई सवारी साधन कर लाग्ने छैन।
११. १० लाख रूपैयाँ भन्दा बढीको सवारी साधन खरिद गर्दा सम्बन्धित सवारी साधन क्रेताले एकाउन्ट पेयी चेकबाट मात्र बिक्रेतालाई रकम भुक्तानी गर्नु पर्नेछ।
१२. यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाईका १५० सी.सी. सम्मका स्कूटरमा सवारी साधन कर लाग्ने छैन।
१३. नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय सरकारले जफत गरी लिलाम बिक्री गरेको सवारी साधनमा सो मिति भन्दा अगाडिको अवधिको यस्तो कर लाग्ने छैन।
१४. गण्डकी प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता नवीकरण भएका सवारी साधन २०७९ असार मसान्तसम्म गण्डकी प्रदेशमा स्थानान्तरण गर्न चाहेमा दर्ता शुल्कमा ७५ प्रतिशत र पहिलो वर्षको नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइनेछ।
१५. भाडामा दर्ता भएका सवारी साधनमध्ये कृषि प्रयोजनका ट्र्याक्टर अन्य प्रयोजनका लागि प्रयोगमा ल्याइएमा पहिलो पटक रु ५ हजार, दोश्रो पटक १० हजार, तेस्रो पटक २५ हजार र त्यो भन्दा बढी भएमा शत प्रतिशत वृद्धि गरी जरीवाना असुल गरिनेछ।
१६. बमोजिम छुट सुविधा उपलब्ध गराउदा दुई वा सो भन्दा बढी छुट यस ऐन सुविधा पाउने अवस्था भएमा जुन शीर्षकमा सबैभन्दा बढी छुट सुविधा उल्लेख भएको छ सो मात्र छुट हुनेछ।

ख. सवारी चालक आवेदन दस्तुर, अनुमतिपत्र र नवीकरण दस्तुर:

१. सवारी चालक आवेदन दस्तुर, अनुमतिपत्र र नवीकरण दस्तुर

सवारीको किसिम/वर्ग	आवेदन दस्तुर (रू.)	सवारी चालक अनुमतिपत्र दस्तुर (रू.)	नवीकरण दस्तुर (रू.)
मोटर साईकल/स्कुटर / मोपेड	५००/-	१,५००/-	१,५००/-
कार, जीप पावर टेलर	५००/-	२,०००/-	२,०००/-
टेक्टर	५००/-	२,५००/-	२,५००/-
मिनीबस/ट्रक थप	५००/-	५००/-	२,५००/-
ट्रक/बस, लहरी थप	५००/-	१,०००/-	३,०००/-
H1,H2,H3,I1,I2,I3, J1,J2,J3,J4,J5	५००/-	३,०००/-	३,०००/-
H1,H2,H3,I1,I2,I3, J1,J2,J3,J4,J5 थप	५००/-	१,०००/-	३,०००/-
प्रमाणीकरण	१,०००/-		

एउटै दरखास्तबाट एकभन्दा बढी किसिमका सवारी चलाउन इजाजतको लागि दरखास्त दिन चाहेको हकमा जति किसिमको सवारी चलाउने इजाजतको लागि दरखास्त दिएको हो सोको छुट्टाछुट्टै दस्तुर लाग्नेछ।

२. तोकिएको निश्चित बाटो (रूट) वा क्षेत्रभित्र सञ्चालनार्थ लाग्ने वार्षिक बाटो इजाजत दस्तुर:		
क्र स	सवारीको वर्गीकरण	बाटो इजाजत दस्तुर (रू.)

१	१४ सिट वा सो भन्दा मुनिका (मोटरवाला बाहेक) हलुका सवारी र एक टनसम्म क्षमता भएका ट्याक्टर, पावलटिलर	१,७००/-
२	मिटर भएको ट्याक्सी	१,७००/-
३	मिटर भएको ट्याम्पो	१,४००/-

३. वार्षिक बाटो इजाजत पत्र दस्तुर र नवीकरण (पाँच सिटदेखि चौध सिटसम्म क्षमता भएको सार्वजनिक सवारी साधनलाई मात्र लाग्ने)

क्र.सं.	बाटो दुरी (कि.मी.)	बाटो इजाजत दस्तुर (रु.)
१	१ देखि ५० कि.मि.सम्म	१,४००/-
२	५१ देखि १०० कि.मि.सम्म	१,७००/-
३	१०१ देखि १५० कि.मि.सम्म	२,०००/-
४	१५१ देखि २५० कि.मि.सम्म	२,३००/-
५	२५१ देखि ३०० कि.मि.सम्म	२,६००/-

४. वार्षिक बाटो इजाजत पत्र दस्तुर र नवीकरण (सार्वजनिक सवारी साधनलाई मात्र लाग्ने)

क्र.सं.	बाटो दुरी (कि.मि.)	सवारीको वर्गीकरण र दस्तुर	
		टूला र मझौला बस मिनिबस आदि (रु.)	टूला र मझौला ट्रक मिनिट्रक आदि (रु.)
१	१ देखि ५० कि.मि.सम्म	१७००/-	२,०००/-
२	५१ देखि १०० कि.मि.सम्म	२,०००/-	२,३००/-

३	१०१ देखि १५० कि.मि.सम्म	२,७००/-	३,०००/-
४	१५१ देखि २०० कि.मि.सम्म	३,०००/-	३,६००/-
५	२०१ देखि २५० कि.मि.सम्म	३,३००/-	३,९००/-
६	२५१ देखि ३०० कि.मि.सम्म	३,९००/-	४,५००/-
७	३०१ देखि ३५० कि.मि.सम्म	४,२००/-	४,८००/-
८	३५१ देखि ४०० कि.मि.सम्म	४,५००/-	५,१००/-
९	४०१ देखि ४५० कि.मि.सम्म	५,०००/-	५,४००/-
१०	४५१ देखि ५०० कि.मि.सम्म	५,६००/-	६,३००/-
११	५०१ देखि ५५० कि.मि.सम्म	६,३००/-	६,९००/-
१२	५५१ देखि ६०० कि.मि.सम्म	६,९००/-	७,२००/-
१३	६०१ देखि ६५० कि.मि.सम्म	७,५००/-	७,८००/-
१४	६५१ देखि ७०० कि.मि.सम्म	८,१००/-	८,७००/-
१५	७०१ कि.मि.भन्दा माथि जतिसुकै	९,३००/-	१०,५००/-

(५) वार्षिक जाँचपास प्रमाणपत्र दस्तुर

क्र सं	सवारी वर्गीकरण	दस्तुर रु.
१	ठूला सवारी	१,०००/-
२	मझौला सवारी र साना सवारी	८००/-

स्पष्टीकरण: पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सरह लाग्नेछ।

(६) सवारी दर्ता र सवारी सरुवा दर्ता दस्तुर

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर रु.
१	ठूला सवारी	निजी	१,५००/-
		सार्वजनिक	२,५००/-
२	मझौला सवारी	निजी	१,०००/-
		सार्वजनिक	१,५००/-
३	साना सवारी	क. कार, जीप, भ्यान, पिकअप, टेम्पो र पावरटिलर	
		निजी	८००/-
		सार्वजनिक	१,४००/-
		ख. मोटर साइकल /स्कुटर	
		निजी	३००/-
		सार्वजनिक	५००/-

स्पष्टीकरण :पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सरह लाग्नेछ।

(७) सवारीको अस्थायी दर्ता दस्तुर

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर (रु.)
१	ठूला सवारी	निजी	८००/-
		सार्वजनिक	१,५००/-
२	मझौला सवारी	निजी	६००/-
		सार्वजनिक	१०००/-
३	साना सवारी		
		क. कार, जीप, भ्यान, पिकअप, टेम्पो र पावरटिलर	

		निजी	५००/-
		सार्वजनिक	८००/-
	ख. मोटर साइकल /स्कुटर		
		निजी	२००/-
		सार्वजनिक	३००/-

स्पष्टीकरण: पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सरह लाग्नेछ।

(८) विदेशमा दर्ता भएको सवारी चलाउने अनुमति पत्रको दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	दस्तुर (रु.)
१	ठूला सवारी र मझौला सवारी	१,५००/-
२	साना सवारी	५००/-

(९) दर्ता प्रमाणपत्र नवीकरण दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर (रु.)
१	ठूला सवारी	निजी	४००/-
		सार्वजनिक	८००/-
२	मझौला सवारी	निजी	३००/-
		सार्वजनिक	५००/-
३	साना सवारी		
	कार, जीप, भ्यान, पिकअप, टेम्पो र पावरटिलर		
		निजी	२००/-
		सार्वजनिक	३००/-
	ख) मोटर साइकल/स्कुटर		
		निजी	१००/-
		सार्वजनिक	२००/-

स्पष्टीकरण: पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सरह लाग्नेछ।

(१०) सवारीको नामसारी र सवारी धनीको मृत्यु भएको सवारी नामसारी दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर (रु.)
१	ठूला सवारी	निजी	८००/-
		सार्वजनिक	१,५००/-
२	मझौला सवारी	निजी	६००/-
		सार्वजनिक	१,०००/-
३	साना सवारी		
	कार, जीप, भ्यान, पिकअप, टेम्पो र पावरटिलर		
		निजी	५००/-
		सार्वजनिक	८००/-
	ख) मोटर साइकल/स्कुटर		
		निजी	२००/-
	सार्वजनिक	३००/-	

स्पष्टीकरण: पर्यटक सवारी र संस्थानको सवारी दस्तुर सार्वजनिक सरह लाग्नेछ।

(११) यातायात सेवाको नाम पञ्जिकरण दस्तुर:

क्र सं	पूँजी	दस्तुर (रु.)
१	रु. १५ लाखसम्म	१,०००/-
२	रु.१५ लाखदेखि रु. ५० लाखसम्म	२,५००/-
३	रु. ५० लाखभन्दा बढी जतिसुकै	४,०००/-

(१२) यातायात सेवा संचालन गर्ने नवीकरण दस्तुर:

क्र सं	पूँजी	दस्तुर (रु.)
१	रु. १५ लाखसम्म	१,०००/-
२	रु.१५ लाखदेखि रु. ५० लाखसम्म	३,०००/-
३	रु. ५० लाखभन्दा बढी जतिसुकै	५,०००/-

(१३) सवारी साधन चालक प्रशिक्षण केन्द्र, कारखाना र वर्कसप सञ्चालन अनुमति पत्र दस्तुर र नवीकरण दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	अनुमति पत्र दस्तुर (रु.)	नवीकरण दस्तुर (रु.)
१	मोटर साइकल, स्कुटर र मोपेड	५,०००/-	३,०००/-
२	तीन पाङ्ग्रे वा चार पाङ्ग्रे साना सवारी (टेम्पो, कार, जीप तथा भ्यान),	७,०००/-	५,०००/-
३	ठूला तथा मझौला सवारी (ट्रक तथा बस, मिनिबस तथा मिनिट्रक र माइक्रोबस)	९,०००/-	७,०००/-
४	हेभी इक्विपमेन्ट (रोलर, डोजर, एक्साभेटर, लोडर, क्रेन तथा अन्य निर्माण कार्यमा प्रयोग हुने सवारी)	११,०००/-	९,०००/-

स्पष्टीकरण: एकभन्दा बढी वर्गीकरणका सवारी साधन सम्बन्धी प्रशिक्षण केन्द्र, कारखाना र वर्कसप सञ्चालन गर्दाको हकमा जुन बढी हुन आउँछ सोही वर्गीकरणमा परेको सवारी साधनको दस्तुर लाग्नेछ।

(१४) सवारी साधन बिक्री शोरुम र रिकन्डिशन हाउस सञ्चालन अनुमति पत्र दस्तुर र नवीकरण दस्तुर:

क्र.सं.	स्थिर पुँजी	अनुमति पत्र दस्तुर (रु.)	नवीकरण दस्तुर (रु.)
१	रु. ३ करोड सम्म (साना उद्योग)	७,०००/-	३,५००/-
२	रु. ३ करोडदेखि १० करोडसम्म (मझौला उद्योग)	१०,०००/-	५,०००/-
३	रु. १० करोडदेखि माथि (ठूला उद्योग)	३०,०००/-	१५,०००/-

(१५) विदेशमा दर्ता भएका सवारी साधनलाई गण्डकी प्रदेशमा प्रवेश गर्दा लाग्ने बाटो (रुट) इजाजत दस्तुर:

क्र.सं.	सवारीको किसिम	सात दिनसम्म प्रतिदिन लाग्ने	सात दिन भन्दा बढी प्रति महिना लाग्ने थप दस्तुर

		दस्तुर (रु.)	(रु.)
१	साना सवारी साधन	५००/-	१,५००/-
२	मझौला सवारी साधन	१,५००/-	२,५००/-
३	ठूला सवारी साधन	३,०००/-	३,५००/-

- (१६) बाटो इजाजत पत्रको म्याद समाप्त भएको मितिले १५ दिनसम्म नवीकरण दस्तुर मात्र लिइ त्यसभन्दा पछाडि ३० दिनसम्म अर्थात सुरु मितिबाट ४५ दिनसम्म दोब्बर दस्तुर लगाई नवीकरण गर्नुपर्नेछ। त्यसपछि सुरुदेखि पहिलो ६ महिनासम्म नवीकरण फेल भएको अवस्थामा बाटो इजाजत दस्तुरको तेब्बर र जरिवानावापत थप रु. ३,०००/- (तीन हजार) र त्यसपछाडि प्रत्येक ६ महिनाको लागि एकपटकमा लाग्ने बाटो इजाजत दस्तुर थप गरी बाटो इजाजत पत्रको नवीकरण गर्नुपर्नेछ।
- (१७) पटके बाटो प्रति ५० कि.मि.को लागि इजाजत दस्तुर रु. १००/-, सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपी दस्तुर रु. ५००/-, जाँचपास प्रमाणपत्रको प्रतिलिपी दस्तुर रु. ५००/-, बाटो (रुट) प्रमाण पत्रको प्रतिलिपि दस्तुर रु. २००/-, प्रदुषण स्टिकर दस्तुर रु. १००/- र नेपालमा कायम भएको बाटोमा सञ्चालन गर्ने ठूला तथा मझौला, पर्यटक सवारी, संस्थानका सवारी र भाडाका ट्रकमा राष्ट्रव्यापी बाटो इजाजत (National Permit) दस्तुर वार्षिक रु. २०,०००/- लाग्नेछ।
- (१८) सवारी साधन कर सबै सवारीधनीले प्रत्येक आर्थिक वर्षको चैत्र मसान्त वा सवारी दर्ता किताब नवीकरण गर्ने म्याद जुन अघि हुन्छ सो म्याद समाप्त भएको मितिले ९० दिन भित्र बुझाइसक्नुपर्नेछ। सो म्यादभित्र सवारी साधन कर नबुझाउने सवारी धनीसँग म्याद नाघेको पहिलो ३० दिनसम्मलाई सवारी साधन कर रकमको ५ प्रतिशतका दरले, त्यसपछिको ४५ दिनसम्मलाई कर रकमको १० प्रतिशतका दरले र त्यसपछि आर्थिक वर्षको अन्त्यसम्मलाई २० प्रतिशतका दरले जरिवानासमेत लिई सवारी साधन कर दाखिला गराउनुपर्नेछ। आर्थिक वर्ष भुक्तान भइसकदापनि सवारी साधन कर दाखिला नगर्ने सवारी धनीहरूसँग सवारी साधन करमा ३२ प्रतिशतका दरले जरिवानासमेत लिई सवारी साधन कर असुल गर्नुपर्ने छ।

- (१९) गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय र सेवा कार्यालय नभएका जिल्लाहरूमा जिल्लास्थित पुर्वाधार विकास कार्यालयले अस्थायी पटके बाटो इजाजत (रुट परमिट) जारी गर्न सक्नेछ। जारी गर्दा लाग्ने राजस्व रकमको रेकर्ड राखी जारी भएको दिनको भोलिपल्ट अनिवार्य रूपमा प्रदेश लेखा नियन्त्रक कार्यालयले तोकेको वाणिज्य बैकमा राजस्व रकम दाखिल गर्नुपर्ने छ।
- (२०) सवारी साधन जाँचपास प्रमाणपत्र दस्तुर तथा बाटो इजाजत पत्र (रुट पर्मिट) नविकरण दस्तुर वार्षिक रूपमा लिई नविकरण गर्नुपर्नेछ। तर कुनै सार्वजनिक सवारी साधनको तोकिएको आयु एक वर्षभन्दा कम भएमा बाँकी रहने अवधिका लागि दामासाहीले नवीकरण दस्तुर लिई नविकरण गर्नुपर्नेछ।

अनुसूची- ३

(दफा ४ सँग सम्बन्धित)

मनोरञ्जन कर

क्र.सं..	शीर्षक	महानगरपालिका	नगरपालिका	गाउँपालिका
१.	चलचित्र घर	प्रवेश शुल्कमा ५%	प्रवेश शुल्कमा ५%	प्रवेश शुल्कमा ५%
२	प्रवेश शुल्क लिई सञ्चालन गरिने मेला-महोत्सव, सर्कस, कन्सर्ट, सांस्कृतिक कार्यक्रम, खेलकुद, प्रदर्शनी आदि।	प्रवेश शुल्कमा ५%	प्रवेश शुल्कमा ५%	प्रवेश शुल्कमा ५%

अनुसूची-४

(दफा ६ सँग सम्बन्धित)

कृषि आयमा कर

प्राकृतिक व्यक्तिले प्रारम्भिक कृषि उपजको उत्पादनबाट प्राप्त आयमा देहाय बमोजिम कर लाग्नेछः

१. वार्षिक १० लाख रुपैयाँसम्मको आयमा कर लाग्ने छैन।
२. त्यसपछिको २० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशतका दरले कर लाग्नेछ।
३. २० लाखभन्दा माथि जतिसुकै आय भए पनि २ प्रतिशतका दरले कर लाग्नेछ।
४. वार्षिक १० लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक कृषि उपजबाट आय आर्जन गर्ने प्राकृतिक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र सम्बन्धित केन्द्रमा स्वयम् कर घोषणा गरी आय विवरण र सोमा लाग्ने कर सहित पेश गर्नुपर्नेछ। यसरी पेश हुन आएका विवरण तथा कर दाखिला सम्बन्धी विवरण सम्बन्धित केन्द्रले अर्को महिनाको ३० गतेभित्र अर्थ मन्त्रालयमा दिनुपर्नेछ।
५. तोकिएको समयभन्दा ढिला विवरण पेश गरेमा लाग्ने करको वार्षिक १५ प्रतिशतका दरले व्याज लाग्नेछ।

अनुसूची- ५

(दफा ७ सँग सम्बन्धित)

पर्यटन शुल्क

देहायका पर्यटकीय स्थल, पर्यटन व्यवसाय र पर्यटकीय क्रियाकलापमा देहाय अनुसार शुल्क लाग्नेछः

क्र.सं..	शीर्षक	दर
१.	प्राचीन स्मारक तथा पुरातात्विक सम्पदा र संग्रहालय	विदेशी तथा स्वदेशी पर्यटकलाई लाग्ने प्रवेश शुल्कको ५ प्रतिशत।
२.	पदमार्ग	सार्क मुलुकका पर्यटकका लागि यु.एस. डलर ५ वा सो बराबर परिवर्तीय नेपाली मुद्रा र अन्य मुलुकका पर्यटकका लागि यु.एस. डलर १० वा सो बराबर परिवर्तीय नेपाली मुद्रा।
३.	वन क्षेत्र तथा तालतलैया, गुफा, पार्क, पिकनिक स्थल, भ्यू टावर, संरक्षण क्षेत्र, शिकार आरक्ष	विदेशी तथा स्वदेशी पर्यटकलाई प्रवेश शुल्कको ५ प्रतिशत
४.	पर्यटकीय हवाई चार्टर्ड उडान, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्पिङ्, केबलकार, जीपफ्लायर, रक क्लाइम्बिङ, नौका विहार र क्यानोनिङ	विदेशी तथा स्वदेशी पर्यटकलाई लाग्ने शुल्कको ५ प्रतिशत
५.	पर्यटक सेवा शुल्क	प्रदेश सरकारले पर्यटक सेवा सूचना केन्द्र स्थापना गरी उपलब्ध गराउने सेवामा विदेशी पर्यटकको हकमा प्रति पर्यटक १

क्र.सं..	शीर्षक	दर
		हजार रूपैयाँ र स्वदेशी पर्यटकलाई २ सय रूपैयाँका दरले सेवा शुल्क लाग्नेछ।

अनुसूची- ६

(दफा ८ सँग सम्बन्धित)

रोडा, गोग्रान, स्लेट ढुङ्गा, गिटी ढुङ्गा, चट्टान ढुङ्गा, कटिङ्ग ढुङ्गा, चिप्स, इट्टा पार्ने माटो, अन्य साधारण माटो, बालुवा, चुनढुङ्गा, नदी, खोलाले बगाएर ल्याएको काठ, कुकाठ र दाउरा-जराजुरी जस्ता दहत्तर-बहत्तर र खानी तथा नदीजन्य पदार्थमा देहाय बमोजिमको शुल्क लगाई असूल उपर गरिनेछः

क्र.सं..	शीर्षक	इकाई	दर (रु.)
१.	रोडा, गोग्रान	प्रति क्यू. फिट	७
२.	स्लेट ढुङ्गा	प्रति क्यू. फिट	७
३.	गिटी ढुङ्गा	प्रति क्यू. फिट	७
४.	चट्टान ढुङ्गा	प्रति क्यू. फिट	७
५.	कटिङ्ग ढुङ्गा	प्रति क्यू. फिट	७
६.	चिप्स	प्रति क्यू. फिट	७
७.	इट्टा पार्ने माटो	प्रति क्यू. फिट	३
८.	अन्य साधारण माटो	प्रति क्यू. फिट	२
९.	बालुवा	प्रति क्यू. फिट	७
१०.	चुनढुङ्गा	प्रति क्यू. फिट	१०
११.	नदी तथा खोलाले बगाएर ल्याएको काठ	प्रति क्यू. फिट	३००
१२.	नदी तथा खोलाले बगाएर ल्याएको कुकाठ	प्रति क्यू. फिट	५०
१३.	नदी तथा खोलाले बगाएर ल्याएको दाउरा जराजुरी	प्रति किलोग्राम	४

(अ) "दहत्तर, बहत्तर भन्नाले" नदी खोल्सा खोल्सी, वन क्षेत्र वा सार्वजनिक वा निजी जग्गाबाट उत्खनन वा संकलन गरिने बहुमूल्य पत्थर, ऐतिहासिक र साँस्कृतिक महत्त्वका शालिग्राम, शीला र अति मूल्यवान वस्तु बाहेकका नदीले बगाई ल्याएको वा थिप्निएको ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, काठ, कुकाठ, दाउरा, जराजुरी जस्ता नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतलाई सम्झनु पर्छ।

- (आ) ढुङ्गा, गिटी, बालुवा, ऋसर, इट्टा, स्लेट तथा चुनढुङ्गा उद्योग/व्यवसायहरू विधिपूर्वक दर्ता र नवीकरण गरी अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा समेत दर्ता भई कारोवार गरेको हुनुपर्नेछ। विभिन्न आयोजनाका नाममा खोलिएका यस्ता उद्योग/व्यवसायले सम्बन्धित आयोजनामा बाहेक अन्यत्र बिक्री वितरण गर्न पाउने छैन।
- (इ) क्यू. फिट बाहेक अन्य इकाईमा कारोवार भएमा कारोवार भएको इकाईलाई क्यू. फिटमा परिवर्तन गरी गणना गर्न सकिनेछ।

प्रमाणीकरण मिति: २०७८।०३।३१

आज्ञाले,
केदारनाथ शर्मा
प्रदेश सरकारको सचिव

मुद्रक: कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, प्रदेश सरकार, गण्डकी प्रदेश। मूल्य रु १००।-